



# JAGDULLA HYDROPOWER COMPANY LIMITED

## जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेड

### आर्थिक वर्ष २०७८।०७९ का लागि सूची दर्ता गराउने सम्बन्धी सूचना ।

(प्रथम पटकप्रकाशित मिति २०७८।०४।०३)

जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडका लागि आर्थिक वर्ष २०७८।०७९ मा आवश्यक पर्ने देहाय बमोजिमका सामग्री, आपूर्ति, निर्माण कार्य तथा परामर्श सेवाहरू उपलब्ध गराउने प्रयोजनार्थ सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६(क) तथा जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडको खरिद विनियमावलि, २०७७ को विनियम २५ बमोजिम मौजुदा सूची अध्यावधिक गर्नुपर्ने भएकाले ईच्छुक ईजाजत प्राप्त फर्म, निर्माण व्यवसायी, आपूर्ति कर्ता, परामर्शदाता कम्पनी एवम् संस्थाहरू र दर्तावाला ईच्छुक व्यक्तिहरूबाट फर्मदर्ता र नविकरण प्रमाणपत्र, स्थायी लेखा नम्बर, मु.अ. कर दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाणपत्रको छायांप्रति र व्यक्तिको हकमा विस्तृत बायोडाटा सहित यस कम्पनीको प्रशासन शाखामा रु. १० को टिकट टाँसी प्रत्येक समूहको लागि छुट्टा छुट्टै मौजुदा सूचिमा दर्ताका लागि यो सूचना जारी गरिएको छ। रित नपुगी आएका निवेदनलाई मान्यता दिईने छैन। प्राप्त दरखास्तहरू सूचिकृत गर्ने वा नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।

#### क) खरिद तथा आपूर्ति तर्फ

- १ मसलन्द तथा कार्यालयका सामान
- २ मेशिनरी उपकरण
- ३ ईलेक्ट्रोनिकस उपकरण मर्मत
- ४ पत्रपत्रिका तथा पुस्तक
- ५ पिउने पानी
- ६ छपाइ सम्बन्धी कार्य
- ७ फर्निचर तथा फर्निसिड
- ८ गाडी तथा मोटरसाईकलको पाटपूर्जा
- ९ सवारी साधन आपूर्ति
- १० श्रव्य दृष्य सामग्री
- ११ हवाईटिकट

#### ख) मर्मत तर्फ

- १ सवारी साधन तथा पार्टपूर्जा मर्मत
- २ कम्प्युटर, फोटोकपी मेसीन, प्रिन्टर
- ३ टेलिफोन, ईलेक्ट्रिकल तथा ईलेक्ट्रोनिकस उपकरण

#### ग) विविध सेवा तर्फ

- १ सरसफाई सेवा
- २ इन्टरनेट वेबसाइट सम्बन्धी सेवा
- ३ तालिम
- ४ सम्मेलन व्यवस्थापन सम्बन्धी सेवा
- ५ गाडी भाडामा दिने सम्बन्धी कार्य

#### घ) परामर्श तथा अन्य सेवा तर्फ

- १ सूचना प्रविधि सम्बन्धी विभिन्न सेवा
- २ सफ्टवेयर तथा हार्डवेयर निर्माण तथा जडान
- ३ बिज्ञहरूको परामर्श सेवा
- ४ विभिन्न योजनाको सर्भे डिजाईन, लागत अनुमान, नक्साङ्कन तथा विस्तृत आयोजना प्रतिवेदन तयारी लगायतका ईन्जिनियरिङ परामर्श सेवाहरू

#### ङ) माथि उल्लेख नभएका तर कम्पनीलाई आवश्यकपर्ने अन्य मालसामान, निर्माण कार्य तथा परामर्श सेवा खरिद कार्य

निवेदन बुझाउने स्थान र प्रकृया: उल्लेखित विषयहरू मध्ये आफू सूचिकृत हुन चाहेको विषय निवेदनमा स्पष्टरूपमा खुलाई तोकिए बमोजिमका आवश्यक कागजात सहित मिति: २०७८।०४।०३ देखि सोझै कम्पनीको कार्यालय वानेश्वर, काठमाडौं मा कार्यालय समयभित्र बुझाउन सकिनेछ वा कम्पनीको ईमेल: [info@jhcl.com.np](mailto:info@jhcl.com.np) मा आवश्यक कागजात PDF Format मा पठाउन सकिनेछ ।